



# कृष्णपुर नगरपालिका

## नगर कार्यपालिकाको कार्यालय

गुलरिया, कंचनपुर  
७ नं प्रदेश, नेपाल

### सवारी साधन खरिद सम्बन्धि बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति: २०७४/१०/२६

यस कृष्णपुर नगरपालिकाको लागि तोकिएको स्पेसिफिकेसन बमोजिमका तपशिल बमोजिमका सवारी साधनहरू बोलपत्रको माध्यमद्वारा खरिद गर्नुपर्ने भएको हुदाँ नेपाल सरकारबाट इजाजत (मान्यता) प्राप्त उत्पादक कम्पनीहरू / अधिकृत बिक्रेताहरूबाट निम्न शर्तहरूको अधिनमा रही रितपूर्वक बोलपत्र आह्वान गरिएको व्यवहारा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

- . यो बोलपत्र फारम खरिद गर्न चालु आर्थिक वर्ष का लागि नबिकरण भएको ईजाजतपत्र, आयकर दर्ता, मु.अ.कर दर्ता र आ.व. २०७३/०७४ सम्मको कर चुक्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संलग्न राखी लिखित निवेदन साथ तल उल्लेखित दस्तुर (फिर्ता नहुने) तिरी ईच्छुक बोलपत्रदाताले २०७४/११/२६ गते सम्म (सो दिन बिदा परेमा आर्को दिन) यस नगरपालिका बाट खरिद गर्न सकिनेछ ।
- . खरिद भएका बोलपत्र २०७४/११/२७ गते (सो दिन बिदा परेमा आर्को दिन) दिनको १२:०० बजे भित्र शिलबन्धि लाहाछाप गरि खाममा विवरण प्रस्ट खुलाई यस नगरपालिकामा दर्ता गरि सक्नु पर्नेछ । दर्ता भएका बोलपत्रहरू सोहि दिनको २:०० बजे उपस्थित बोलपत्रदाता वा निजको प्रतिनिधिहरू र नगरपालिका प्रतिनिधिहरूको रोहबरमा खोलिनेछ । बोलापत्रदाताहरू वा निजको प्रतिनिधि नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
- . बोलपत्र खरिद गर्ने वा दाखिला गर्ने अन्तिम दिन बिदा परेमा लगत्तै कार्यालय खुलेको दिन सोहि समयानुसार हुनेछ ।
- . बोलपत्रका साथ जमानत बापतको तपशिल बमोजिमको रकम राष्ट्रिय बाणिज्य बैंकको यस नगरपालिकाको खाता नम्बर ४१८०३०३००७१०५ मा जम्मा गरेको सक्कलै भौचर वा सो रकम बराबरको धरौटी रकम कम्तिमा १२० दिन सम्म म्याद भएको "क" श्रेणीको बाणिज्य बैंकको जमानी पत्र (विड बन्ड) संलग्न राखी पेश गर्नुपर्नेछ । शिलाबन्धि बोलपत्रको मान्य अबधि ९० दिनको हुनेछ ।
- . म्याद नाघी आएको, रित नपुगेको र शर्त राखिएको बोलपत्र उपर कारवाही हुने छैन ।
- . बोलपत्रदाताबाट बोलपत्रमा उल्लेखित मूल्य अभिवृद्धि कर बाहेकको रकम उल्लेख गर्नुपर्नेछ । दररेट अंक र अक्षरमा उल्लेख गर्नु पर्ने । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । केरमेट भएमा केरमेट भएको ठाउँमा सहिछाप भएको हुनुपर्नेछ ।
- . यस नगरपालिकाको हितलाई ध्यानमा राखी बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
- . बोलपत्र स्वीकृत भएपछि कबुल गरेको अंकको ५ % ले हुन आउने रकम बराबरको नगद जम्मा गरेको सक्कलै भौचर वा कम्तिमा एक वर्ष म्याद भएको मान्यता प्राप्त बाणिज्य बैंकबाट यस नगरपालिकाको नाममा जारी गरिएको कार्य जमानतपत्र (Performance Bond) सम्झौता गर्नु अघि पेश गर्नु पर्नेछ ।
- . बोलपत्र सम्बन्धि कुनै कुरा बुझ्नु परेमा कार्यालय समय भित्र यस नगरपालिकामा सम्पर्क राख्न सकिनेछ ।
- . यस सूचनामा लेखिएको हकमा यसै अनुसार र यसमा उल्लेख नभएको हकमा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा अन्य प्रचलित नेपालको कानून बमोजिम हुनेछ ।
- . बोलपत्रको कामको विवरण निम्न अनुसारको हुनेछ ।

सि.नं.	ठेक्का नम्बर	कामको विवरण	परिमाण	न्यूनतम बिड सेक्युरिटी रकम	दस्तुर
१	१२/२०७४/०७५	Hydraulic Tipper	१ (एक)	१,२६,००० -	३,००० -
२	१३/२०७४/०७५	Tractor with Hydraulic Trolley	२ (दुई)	१,२०,००० -	३,००० -

प्रमुख प्रशासकीय अधिकृत